

**Head Office:** 

Surkhet Road, Nepalgunj, Banke, Nepal Tel: 081-415040/415074, Fax: 081-415104

Email: kdbl@ntc.net.np

# **Unaudited Financial Results (Quarterly)**

Second Quarter Ended of Fiscal Year 2078/079

## Condensed Statement of Financial Position For the Quarter ended 30 Poush, 2078

Particulars	This Quarter Ending	Restated Immediate Previous year Ending
Assets	Amount in NPR	Amount in NPR
Cash and Cash Equivalent	1,489,372,041.00	1,496,202,194.00
Due from Nepal Rastra Bank	138,471,760.00	153,384,391.00
Placement with Banks and FIs	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and Advances to Banks and FIs	-	-
Loans and Advances to Customers	3,239,579,214.00	2,973,202,052.00
Investment Securities	-	-
Current Tax Assets	23,299,276.00	22,950,214.00
Investment in Subsidiaries	-	-
Investment in Associates	-	-
Investment Property	-	-
Property and Equipment	123,371,132.00	121,681,642.00
Goodwill and Intangible Assets	410,464.00	690,769.00
Deferred Tax Assets	-	9,649,167.00
Other Assets	136,199,505.00	88,050,178.00
Total Assets	5,150,703,392.00	4,865,810,607.00
Liabilities		
Due to Banks and FIS	-	-
Due to Nepal Rasra Bank	-	-
Derivative Financial Instruments	-	-
Deposit from Customers	4,527,428,795.00	4,266,614,312.00
Borrowings	-	-
Current Tax Liabilities	-	-
Provisions	-	-
Deferred Tax Liabilities	380,742.00	-
Other Liabilities	25,230,936.00	48,608,446.00
Debt Securities Issured	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	4,553,040,473.00	4,315,222,758.00
Equity		
Share Capital	502,830,000.00	502,830,000.00
Share Premium	1,252,181.00	1,514,071.00
Retained Earnings	40,453,431.00	23,900,965.00
Reserves	53,127,307.00	22,342,813.00
Total equity attributable to equity holders	597,662,919.00	550,587,849.00
Non-controlling interest	-	-
Total equity	597,662,919.00	550,587,849.00
Total liabilities and equity	5,150,703,392.00	4,865,810,607.00

# **Condensed Statement of Profit or Loss**

For the Quarter ended 30 Poush 2078					
			Restated		
	Current Year		Corresponding Previous Year		
Particulars	This Quarter Ending	Upto This Quarter (YTD)	This Quarter Ending	Upto This Quarter (YTD)	
Interest Income	107,431,302.00	227,299,817.00	108,698,417.00	211,462,048.00	
Interest Expense	80,761,565.00	159,479,556.00	70,453,067.00	147,126,034.00	
Net interest income	26,669,737.00	67,820,261.00	38,245,350.00	64,336,014.00	
Fee and Commission Income	5,198,320.00	15,165,756.00	7,745,579.00	14,287,466.00	
Fee and Commission Expense	-	-	-	-	
Net fee and Commission income	5,198,320.00	15,165,756.00	7,745,579.00	14,287,466.00	
Net interest, fee and commission income	31,868,057.00	82,986,017.00	45,990,929.00	78,623,480.00	
Net Trading Income	-	-	-	-	
Other Operating Income	-	-	-	-	
Total operating income	31,868,057.00	82,986,017.00	45,990,929.00	78,623,480.00	
Impairment charge/(reversal)					
for loans and other losses	44,303,436.00	43,799,923.00	6,607,828.00	8,300,632.00	
Net Operating income	(12,435,379.00)	39,186,094.00	39,383,101.00	70,322,848.00	
Operating expenses					
Personnel Expenses	13,641,584.00	30,069,160.00	11,721,293.00	27,337,110.00	
Other Operating Expenses	11,812,426.00	22,425,156.00	11,270,352.00	21,657,587.00	
Depreciation and amortization	1,213,538.21	3,088,426.21	1,488,249.00	2,976,498.00	
Operating Profit	(39,102,927.21)	(16,396,648.21)	14,903,207.00	18,351,653.00	
Non operating income	-	-	-	-	
Non operating expense	-	-	-	-	
Profit before income tax	(39,102,927.21)	(16,396,648.21)	14,903,207.00	18,351,653.00	
Income Tax Expense	-	-	-	-	
Current Tax	-	-	-	-	
Deferred Tax	-	-	-	-	
Profit for the period	(39,102,927.21)	(16,396,648.21)	14,903,207.00	18,351,653.00	

#### Condensed Statement of Comprehensive Income Restated Restated

			Nestateu	Nestateu
Particulars	Current Year		Corresponding Previous Year	
ratuculais	This Quarter Ending	Upto This Quarter (YTD)	This Quarter Ending	Upto This Quarter (YTD)
Profit or loss for the year	(39,102,927.21	(16,396,648.21)	14,903,207.00	18,351,653.00
Other comprehensive income				
a) Items that will not be reclassified to Profit or loss				
Gains/(losses) from Investments in equity instruments				
at fair value				
Gains/(losses) on revaluation				
Actuarial gains/(losses) on defined benefit plans				
Income tax relating to above items				
Net other comprehensive income that will not be				
reclassified to profit or loss				
b) Items that are or may be reclassified to profit or loss				
Gains/(losses) on cash flow hedge				
<ul> <li>Exchange gains/(losses) (arising from trasalating</li> </ul>				
financial assets of foreign operation)				
Income tax relating to above items				
Reclassify to profit or loss				
Net other comprehensive income that are or may be				
reclassified to profit or loss	`-	-	-	-
c) Share of other comprehensive income of associate				
accounted as per equited method				
Other comprehensive income for the period, net of income tax				
Total comprehensive income for the period	(39,102,927.21)	(16,396,648.21)	14,903,207.00	18,351,653.00
Total comprehensive income attributable to:				
Equity holders of the Bank	(39,102,927.21)	(16,396,648.21)	14,903,207.00	18,351,653.00
Non-controlling interest	-	-		-
Total comprehensive income for the period	(39,102,927.21)	(16,396,648.21)	14,903,207.00	18,351,653.00
Earning	s per share			

Basic earnings per share -3.26 3.65 Annualized earning per share -3.26 3.65 Diluted earnings per Share

#### Ratios as per NRB Directive

•		
Capital Fund to RWA	11.35%	12.88%
Non Performing Loan (NPL) to Total Loan	2.69%	1.16%
Total Loan Loss Provision to Total NPL	128.87%	139.90%
Cost of Funds	7.21%	6.91%
Credit to Deposit Ratio	71.46%	67.97%
Base Rate (As per NRB Directive)	10.13%	9.78%
Net Interest Spread (As per NRB Directive)	4.96%	8.99%

# Statement of Distributable Profit or Loss

As per Quarter Ended Poush 30, 2078 (As per NRB Regulation		
Particulars	Current Year Upto This Quarter (YTD)	
Opening Retained Earning		
Net profit or (loss) as per statement of profit or loss	(16,396,648.21)	
Appropriations:		
a. General Reserve (-)	-	
b. Capital Redemption Reserve (-)	-	
c. Exchange Fluctuation Fund (-)		
d. CSR Fund (-)		
e. Employees Training Fund (-)	-	
f. Other (-)	-	
1.2 Profit required to be transfered to Regulatory Reserve:	(37,147,059.61)	
a. Transferred to Regulatory Reserve (-)	(37,147,059.61)	
b. Transferred from Regulatory Reserve (+)		
Net Profit for the period end available for distribution	(53,543,707.82)	

- Above Financial Statements are prepared in accordance with Nepal Financial Reporting Standard (NFRS) as per NRB directive. Previous year figures have been regrouped, rearranged and restated whenever necessary.
- 3. If the Statutory and Supervisory authority notify any remarks to change, the unaudited Statement of financial position could be changed accordingly.

## धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसुची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित )

## आ.व.२०७८/७९ को दोश्रो त्रैमासिक प्रतिवेदन

#### १. वित्तीय विवरण

(क) त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरणः यस बैंकको यस दोश्रो अवधिसम्मको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरण प्रकाशित गरिएको छ ।

#### (ख) प्रमुख वित्तीय अनुपातहरु :

शेयर आम्दानी . रु. -३/२६ मूल्य आम्दानी अनुपातः -१२६.६५ प्रति शेयर नेटवर्थ : रु. ११८.८६ प्रति शेयर कूल सम्पत्तिको मूल्य रु. १०२४/३४ वरलता अनुपात : ३५.९६

- क। बैंकले निक्षेपकर्ता ऋणी शेयरधनीहरु लगायत सम्पर्ण सरोकारबालाहरुको सर्वोत्तम हित संरक्षण गर्दै सबै पक्षलाई लाभान्वित हुने गरी बैंकले व्यवसाय विकास र विस्तारको क्रममा तिन जिल्लाको विभिन्न स्थानहरुमा कुल केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालय गरी जम्मा १८ वटा कार्यालय सहितको संजाललाई पर्णरूपमा उपयोग गरि कारोबारलाई गणात्मक रूपमा विस्तार गर्ने विश्वास लिएको छ ।
- ख। बैंकले बैंकिङ्ग विविधीकरण, बृहत्तर व्यवसायिक योजनाको विकास, नयाँ लगानीका क्षेत्रहरूको पहिचान गर्ने, गुणस्तरीय एवं भरपर्दो सेवा, ग्राहकमैत्री बैंकिङ् सेवा सुलभ तरिकाले सर्वसाधारणको पहुँच भित्र पऱ्याउने बैंकको लक्ष्य अनुरुप बंक अगांडि बढी रहेको छ ।
- ग) बैंकिङ्ग क्षेत्रमा कायम अधिक तरलता, लगानीको अवसरहरुको कमी, निकायबाट भएको नितिगत परिवर्तन र प्रतिस्पर्धाका कारण कार्यालय संचालनमा भएको परिवर्तन वैकको मुनाफामा प्रतिकृत असर परेको छ। साथै भविष्यमा नियामक निकायबाट हुन सक्ने नितिगत परिवर्तनहरूले पनि वैकको मुनाफा प्रभावित हन सक्ने सम्भावना रहेको छ ।
- घ) यस विकास बैंकको हाल सम्मको समग्र व्यवसायिक तथा वित्तिय स्थित व्यवस्थापनको योजना निक्षेप. कर्जा , लगानी अन्य वित्तिय सुचकाँकहरुको वृद्धि भएको छ । ३. कानुनी कारवाही सम्बन्धी विवरणः

- (क) यस त्रैमास अवधीमा यस बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर नगरेको अवस्था छ ।
- (ख) हालसम्म बैंकको संचालक तथा संस्थापक वा संचालक तथा संस्थापकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन । ग) क्नै संचालक तथा संस्थापक विरुद्ध अर्थिक अपराध गरको सम्बन्धमा क्नै मुद्दा दायर भएको जानकारी

## ४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण:

धितोपत्र बजारमा शेयर करोबारमा हुने उतार चढावमा खुल्ला बजारले तय गरेको मुल्यको आधारमा हुने भएकोले यसलाई बैंक व्यवस्थापन एवं यसका संचालकहरूको धारणा तटस्त रहेको छ । शेयर मल्यलाई असर पार्न सक्ने कुनै निर्णय आदि केही भएमा सो को जानकारी तोकिएको समयमा उपलब्ध गराउने गरिएको छ। यस विकास बैंकको त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, आन्तिम मूल्य, कारोबार भएको कल दिन तथा कारोबार संख्या निम्नानसार उल्लेख गरिएको छ।

नेपाल स्टक एकसचेन्जको वेबसाइट www.nepalstock.com अनुसार

शेयरको अधिकतम मृल्य	शेयरको न्युनतम मुल्य	कारोबार भएको कुल सख्या
रु. ५०५.६०	रु. ३२९	९९५२२९
शेयरको अन्तिम मूल्य	कारोबार भएको कूल दिन	
रु. ४१३	५९	

### (क) आन्तरिक समस्या तथा चनौती

हाल बजार र बैंक तथा वित्तिय संस्था देखिएको तरलताको कारणबाट व्यसाय व्यपारमा परेको प्रतिकृल . असरबाट लगानी तथा असूलीमा समस्या, संचालन लागतमा बृद्धि हुनु, निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन बाट आम्दानीमा प्रतिकूल असर पर्नु, प्रवाहित कर्जा समयमा असुल नहुनु, लगानी क्षेत्रको अभावमा अति तरलता व्यवस्थापनको समस्या, दक्ष जनशक्तिको अभावहरु प्रमुख आन्तरिक समस्याहरु रहेका छन ।

मुद्रा स्फिती दरमा वृद्धि हुनु, अस्वस्थ प्रतिस्पर्धात्मक स्थिति, लगानी मैत्री वातावरणको संकुचन, मुद्रा बजार तथा पंजी बजारमा आउने उतार चढाउको कारणबाट अति तरलता तथा कम तरलताको अबस्था सजना हुनु, नियमनकारी निकायको निति तथा निर्देशिकामा परिवर्तन भई उत्पन्न हुने चुनौतीहरु बाह्रय समस्याका रुपमा रहेको छन ।

समिक्षा अवधिमा बैंकिंड क्षेत्रले व्यहोर्न परेको उपरोक्त आन्तरिक समस्याहरुको निराकरणको लागि व्यवस्थापनले लिएको सजगता, अधिकतम संसाधनको प्रायेग, अर्चमा मितव्यीता, कर्जा लगानीमा विविधिकरण र मानव संसाधनको उचित प्रयोग एवं दक्षता अभिवृद्धि गर्ने नीति बैंक व्यवस्थापनले लिएको छ । यस्तै बाह्य समस्याको निराकरणको लागि वित्तिय बजारेको अवस्था अनरुप उपयक्त रणनीतिको तर्जमा गरिदै आईएकोछ ।

### ६. संस्थागत सशासनः

कम्पनीले संस्थागत सुशासन सम्बन्धी नेपाल राष्ट्र बैकको निर्देशन र मार्गदर्शनहरूको पूर्ण रुपमा पालना गरि संस्था सुशासन अभिवृद्धिका लागि आवश्यक कार्य गरेको छ । कम्पनीको दैनिक कारोबारको रेकर्ड नियमकारी निकायहरुबाट निर्धारण भए बमोजिम परदर्शी एवं व्यवसायी रुपमा राखिएको छ । यसका लागि लेखा परिक्षण सिमिति लगायत विभिन्न उप-सिमितिहरूको गठन गरि सो सिमितिहरूले संस्थागत सुशासनको कार्यान्वन सम्बन्धमा नियमित रुपमा अन्गमन, निर्देशन दिने तथा व्यवस्थापनबाट सो को पालना गर्ने गराउने नीति लिइएकोछ ।

### सत्य, तथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्धोषणः

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरको शद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व हुनेछु। म यो उद्घोष गर्दछु की मैले जाने बुकेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानी कर्ताहरुलाई लगानी गर्ने सम्बन्धमा निर्णय लिन आवश्यक कुनै विवरण, सचना तथा जानकारीहरु लुकाइएको छैन ।